

अनुसूची - २

(दफा ६ को उपदफा २ सँग सम्बन्धित)

आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार

(INDIGENIOUS, NATIONALITIES & MOTHER TONGUE NATIONAL FILM AWARD)

आवेदन फाराम (ENTRY FORM)

१. फाराम भर्दा ध्यान दिएर भर्नुहोला। फाराममा देवनागरी वा अंग्रेजी वा दुवै भाषा प्रयोग गर्नसकिनेछ। (Please exercise great care in filling this form. Applicant can use NEPALI or ENGLISH or BOTH languages.)
२. कृपया फाराम भर्दा प्रकाशित सूचना तथा यस फारामको अन्त्यमा उल्लेख भएका शर्तहरू अध्ययन गर्नुहोला। (Please read carefully the notice, terms & conditions and regulations mentioned in this entry form.)
३. यस फाराममा भरिएका विवरणलाई समेत आधार मानी पुरस्कारका लागि मूल्याङ्कन गरिने भएको हुँदा फाराम पूर्णरूपमा भर्नुहोला। कुनै विवरण भर्नु नपर्ने भए (-) संकेत राख्नुहोला। (Details entered against each column in the application would be deemed to be final for the purpose of determinations of Awards. No request for change of details would be entertained at any stage. If no data is required to fill, please put (-) sign in the form.)

१.	चलचित्रको नाम (TITLE OF THE FILM):	
२.	चलचित्रको भाषा (LANGUAGE OF THE FILM) (संवाद नभएको भए उल्लेख गर्ने (Please mention if the film has no dialogues):	
३.	चलचित्रमा प्रयोग भएको भाषाको प्रतिशत (Percentage of Language Used in the film)	
४.	चलचित्रको समयावधि (Running Time):	
५.	चलचित्रको जाँच भएको मिति र प्रमाणपत्र नं. (Date of Censored Certificate and Certificate No.):	
६.	चलचित्रको सार्वजनिक प्रदर्शन भएको मिति र अवधि (Date of Release of the film and Running Period):	
७.	चलचित्रको निर्माण माध्यमको प्रकार (Film Format): क. Digital Format (Full HD, 2K, 4K) ख. अन्य	
८.	रंगिन/श्यामश्वेत (Color/Black & White):	
९.	चलचित्र निर्माताको नाम (Producer's Name):	
१०.	चलचित्र निर्माताको ठेगाना (Producer's Address): प्रदेश: जिल्ला: अञ्चल:	
	गा.पा./न.पा.	टोल:
	टेलिफोन: (निवास)	(कार्यालय)
	मोबाईल नं.	ई-मेल:

११. चलचित्र (निर्माण संस्था वा कम्पनीको नाम र ठेगाना) Film (Name and Contact Address of Firm/Company):			
१२. दरखास्त फारम साथ बुझाएको चलचित्रको किसिम र थान (चलचित्र अवलोकन गर्दा माग गरिने (Format and Number of Film submitted with an Entry Form) :			
Film File Format:			
क. Digital HD Format, Compressed Formats File [H.264 (MPEG-4), MPEG-2; Container: *.mp4, *.mkv, *.m2ts]**			
*चलचित्र हाल बजारमा व्यवसायिकरूपमा उपलब्ध भएका विभिन्न ब्रान्डका हार्डवेयर मिडिया प्लेयरमा सजिलैसँग चल्ने आश्चस्त हुनुपर्नेछ। **Applicants are encouraged to check and ensure their contents (before submitting) in more than one or different brands of commercially available hardware media player, that it can be playback seamless/ hassle free.			
१३.	यस चलचित्रले चलचित्र सम्बन्धी प्राप्त पुरस्कारहरू (प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने) (Details of any awards won by this film - Copy of Awards should be submitted)		
	पुरस्काको नाम (Awards Name):	कहिले (When):	के बापत (For):
(१)			
(२)			
(३)			

मैले/हामीले यस फाराममा खुलाएका सम्पूर्ण विवरणहरू सत्य छन्। सूचना एवं यस फाराममा उल्लेखित सबै शर्तहरू पालन गर्न मन्जुर गर्दछु /गर्दछौं

हस्ताक्षर  
(Signature):.....

मिति:  
(Date).....

चलचित्र निर्माण संस्था वा कम्पनीको छाप  
(Seal of Film Production Firm/Company) :

आवेदन फाराम बुझाउने व्यक्तिको नाम, पूरा ठेगाना तथा सम्पर्क नं.  
(Name, Full Address and Telephone Number of the person making the entry) :

नाम (Name):.....

मोबाईल (Mobile):.....

ठेगाना (Address):.....

फोन नं. (Tel.):.....

ई-मेल (E-mail):.....

### संलग्न गर्नुपर्ने कागजात एवं शर्तहरू

- सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई वा ई-मेल ठेगाना मार्फत आवेदन दिन सकिनेछ।
- फाराम पूर्ण रूपमा भर्नुपर्नेछ।
- फाराममा भरिएका विवरण र चलचित्रमा देखिने विधागत नाममा मेल खानुपर्नेछ।
- बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी भई पुरस्कृत हुने चलचित्रहरूलाई प्रोत्साहन गर्नका लागि स्वदेश तथा विदेशमा आयोजना हुने विशिष्ट समारोह, महोत्सव आदिमा सहभागी गराउन सक्नेछ साथै उक्त चलचित्रका फोटो, पोष्टर, टेलर तथा दृश्यलाई गैर व्यवसायिक प्रदर्शनमा प्रयोग गर्न सक्नेछ।

- (ड) चलचित्र अवलोकनका लागि बोर्डबाट माग गरिएको **Format** मा चलचित्रको एक प्रति उपलब्ध गराउनु पर्नेछ। उक्त चलचित्र निर्माता स्वयं वा निजको प्रतिनिधिले बोर्डमा उपलब्ध गराउनु पर्नेछ।
- (छ) चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि।
- (ज) संस्था नवीकरण वा अधिल्लो आ.व. सम्मको कम्पनी अद्यावधिक गरेको प्रमाणपत्रको प्रतिलिपि,
- (झ) अधिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।

**जाँच सूची (Check List):**

१. आवेदन फाराम (एक प्रति) ( **Entry Form-One Copy**)
२. सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि। (एक प्रति)  
(**Copy of Citizenship Certificate of Concerned Film Producer-One Copy**)
३. सम्बन्धित निर्माताले आवेदन दिन अधिकार दिएको पत्रको प्रतिलिपि ।  
(Authorisation Letter of the Film Producer for submitting the Entry Form.)
४. चलचित्र जाँच प्रमाण पत्रको प्रतिलिपि (एक प्रति)  
(Central Film Censor Board Certificate - One copy)
५. सहभागी हुने चलचित्रले पुरस्कार प्राप्त गरेको भए सोको प्रमाणपत्रको प्रतिलिपि (Copy of Award's Certificate - if any)
६. चलचित्रको निम्नानुसारको एक प्रति फाईल  
(One Copy of following format file of the Film for Digital Cinema);  
**Digital HD Format, Compressed Formats File:** [H.264 (MPEG-4), MPEG-2; **Container:** \*.mp4, \*.mkv, \*.m2ts]

**नोट:** चलचित्र हाल बजारमा व्यवसायिकरूपमा उपलब्ध भएका विभिन्न ब्रान्डका हार्डवेयर मिडिया प्लेयरमा सजिलैसँग चल्ने आश्वस्त हुनुपर्नेछ।

Applicants are encouraged to check and ensure their contents (before submitting) in more than one or different brands of commercially available **hardware media player**, that it can be playback seamless/ hassle free.)